



# सुरक्षित पैदलयात्री बत्तका लागि सुझावहरू



रातमा चम्किलो  
हुनुहोस्



बसबाट झर्दा सुरक्षित  
रूपमा क्रस गर्नुहोस्



ट्राफिकतर्फ फर्किएर  
हिँड्नुहोस्



मोड्न लागेका कारहरू  
छन् कि भनी हेर्नुहोस्




प्लग निकाल्नुहोस् र ध्यान  
दिनुहोस्



पार्किङ लटमा  
सावधान हुनुहोस्




# सुरक्षित साइक्लिस्ट बन्नका लागि सुझावहरू



ट्राफिम सिग्नल र  
सङ्केतहरूको  
पालना गर्नुहोस्



ट्राफिकमा प्रवेश  
गर्नुअघि र लेन परिवर्तन  
गर्नुअघि हेर्नुहोस्



ट्राफिकका साथमा  
सवारी गर्नुहोस्



बायाँ



रोक्नुहोस्



दायाँ

हातका सङ्केतहरू प्रयोग  
गर्नुहोस्



रातमा चम्किलो हुनुहोस्



हेल्मेट लगाउनुहोस्